


जिम्मेवार हुनुहोस् र विच्छेदित ड्राइभिङबाट हुने त्रासदीहरू रोक्नुहोस्



इलेक्ट्रोनिक उपकरण बन्द गर्नुहोस् र ड्राइभिङ सुरु गर्नु अघि तिनीहरूलाई पहुँचबाट बाहिर राख्नुहोस्।

ड्राइभिङ गर्दा कुरा गर्नका लागि आफ्नो टोपी वा टाउकोमा तपाईंको फोन कहिल्यै नराख्नुहोस्।

अन्य चालकहरूको लागि राम्रो उदाहरण बन्नुहोस्। तपाईंको चालकको लागि कल वा मेसेज पठाउनको लागि प्रस्ताव गर्नुहोस्, ता कि उसको पूर्ण ध्यान गाडीमा रहोस्। जिम्मेवार ड्राइभिङको बारेमा बच्चाहरूसँग कुरा गर्नुहोस्।

असुरक्षित ड्राइभरबाट जोगिन सधैं सीट बेल्ट लाउनुहोस् र बच्चाहरूलाई सुरक्षित सीटमा राख्नुहोस्।

सबै पैदल यात्री र साइक चालकहरूले आफ्नो वरिपरि फोकस गर्नुपर्छ र इलेक्ट्रोनिक उपकरणहरू प्रयोग गनु हुँदैन। स्रोत: <https://www.nhtsa.gov/press-releases/us-dot-and-nhtsa-kick-5th-annual-u-drive-u-text-u-pay-campaign>

यदि तपाईं गाडी चलाउदा मेसेज गर्नुहुन्छ भने, तपाईं एक गैर-विचलित चालक भन्दा **20** गुणा बढी दुर्घटनामा पर्न सक्नु हुन्छ।

- 2016 मा विचलित चालकहरूबाट भएको दुर्घटनामा 3450 जना व्यक्तिहरू मारिएका थिए।
- सन् 2016 मा विचलन-प्रभावित दुर्घटनाहरूमा 562 पैदल, साइकल र अन्य यात्रीहरू मारिएको थियो।
- घातक दुर्घटनामा 70% विचलित चालकहरू पुरुष थिए, जब कि सबै घातक दुर्घटनामा 74 प्रतिशत चालकहरू पुरुष थिए।
- हाते मोबाइल फोन प्रयोग गर्ने ड्राइभरहरूमा 15-29 वर्षका ड्राइभरहरू सबै भन्दा बढी छन्।
- 2012 देखि हरेको वर्ष मोबाइल फोन बोकेको महिला चालकहरू घातक विचलित ड्राइविङ दुर्घटनामा संलग्न पुरुषहरू भन्दा तुलनात्मक रूपमा बढी रहेको छ।
- घातक दुर्घटनाहरूमा संलग्न 15-19 वर्षका चालकहरू मध्ये 9% विचलित ड्राइभर भएको पाइएको थियो।
(स्रोत: <https://www.nhtsa.gov/press-releases/us-dot-and-nhtsa-kick-5th-annual-u-drive-u-text-u-pay-campaign>)

कानूनी सजाय फाइन् देखि लिएर तपाइको आप्रवासनमा अनुकूल परिणामसम्म हुन सक्छ।

तपाईंले ड्राइभ गर्दा हाते मोबाइल टेलिफोन वा पोर्टेबल इलेक्ट्रोनिक उपकरण प्रयोग गर्न कानून विरुद्ध हो। अवैध क्रियाकलापमा पोर्टेबल इलेक्ट्रोनिक उपकरण समातेर कुरा गर्ने, ई-मेल, मेसेज, सन्देशहरू, तस्बिरहरू पठाउने, खेल खेल्ने र वेबपृष्ठहरू ब्राउज गर्ने जस्ता क्रिया-कलापहरू समाविष्ट गर्दछ।

कानूनी अपवादहरू, अर्थात, यो कुराहरू भने कानूनले गर्न दिन्छ: आपातकालीन अवस्थामा मेडिकल, आगो वा पुलिसका कर्मचारीहरूसँग सम्पर्क गर्न 911 कल गर्न। चालकले ह्यान्ड-फ्री मोबाइल फोन प्रयोग गर्न, जसले प्रयोगकर्तालाई कुनै हातको प्रयोग बिना संचार गर्न सकिन्छ। वाहनको सतहमा जोडेको ह्यान्डहेल्ड इलेक्ट्रोनिक उपकरण प्रयोग गर्न। गाडीमा संलग्न GPS उपकरण प्रयोग गर्न।

तपाईंले ड्राइभ गर्दा पोर्टेबल इलेक्ट्रोनिक उपकरण प्रयोग गरेको पाइएमा ट्राफिक टिकट र थप जरिवानामा पर्न सक्नुहुन्छ। सेल फोनको प्रयोग, पोर्टेबल इलेक्ट्रोनिक उपकरण प्रयोग गरेर मेसेजको गरेको उल्लङ्घनको सजावट तपाईंको डीएमवी ड्राइभिङ रेकर्डमा अंकहरू थपिनेछ। यदि तपाईंले 18 महिनाको अवधिमा 11 अंक प्राप्त गर्नु भयो भने, तपाईंको चालक लाइसेन्स निलम्बित हुन सक्छ। अंक कसरी हिसाब गरिन्छ भन्ने थप जान्न, यहाँ जानु होस् [About the NYS Driver Point System](http://dmv.ny.gov/tickets/about-nys-driver-point-system), <http://dmv.ny.gov/tickets/about-nys-driver-point-system>.